

प्रदेश सरकार  
भौतिक पूर्वाधार विकास मन्त्रालय  
कन्कार्ड सिंचाइ व्यवस्थापन कार्यालय  
प्रदेश नं. १, गैडे, भापा

आ ब  
२०७६ | ०७७

# बार्षिक प्रगति प्रतिवेदन



कन्कार्ड सिंचाइ व्यवस्थापन कार्यालय  
गैडे, भापा  
फोन नं. ०२३-४१००७०  
ईमेल : [kis.gov2072@gmail.com](mailto:kis.gov2072@gmail.com)

## १. पृष्ठभूमी

कृषि उत्पादनमा वृद्धि ल्याई आर्थिक विकास अभिवृद्धि गर्नुका साथै खाद्यान्नको आपूर्तिमा सुरक्षा प्रदान गर्नका लागि सिंचाइ सुविधाको विकास र विस्तार अत्यन्त आवश्यक छ । देशमा सिंचाइ सेवाको विकास र विस्तारको लागि परापूर्व कालदेखि कृषकहरु आफैले लगानी गर्दै आईरहेकाछन् । विशेष गरी योजनाबद्ध विकासको थालनी पश्चात् नेपाल सरकारले सिंचाइमा लगानी गर्दै आएको छ । सिंचाइ क्षेत्रको विकास र विस्तारमा नेपाल सरकारको प्रमुख निकायको रुपमा जलश्रोत तथा सिंचाइ विभाग रही आएको छ भने प्रदेश सरकार अन्तर्गत भौतिक पूर्वधार विकास मन्त्रालय र सो मातहतका कार्यालय रहेका छन् । देशको बदलिदो परिस्थिति र सघियता कार्यन्वयनको क्रमसँगै नेपाल सरकार मन्त्रिपरिषद्को २०७५/०६/०५ गतेको निर्णयानुसार भौतिक पूर्वधार विकास मन्त्रालय, प्रदेश १ अन्तर्गत कन्काई सिंचाइ व्यवस्थापन कार्यालयको कर्मचारी दरवन्धी सहित व्यवस्था भएको छ । भापा जिल्लाको शिवशताक्षी १० न.पा.मा ६-२-० क्षेत्रफमा रहेको कार्यालयको कार्यक्षेत्र भापा जिल्लाको कन्काई सिंचाइ प्रणाली रहेको छ । सम्बन्धित कार्य क्षेत्रको सिंचाइयोग्य क्षेत्रभित्र जलश्रोतको उपयोगबाट सिंचाइ सेवालार्ई विस्तार गरी कृषि उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न भरपर्दो, पहुँचयोग्य र सहभागीतामूलक सिंचाइ सेवा उपलब्ध गराउने उदेश्यले प्रदेश सरकार अन्तर्गत यस सिंचाइ व्यवस्थापन कार्यालयको व्यवस्था गरिएको छ । सम्बन्धित कार्य क्षेत्रमा कृषि उत्पादन वृद्धि गर्न , सिंचाइ क्षेत्रको विस्तार गर्न, सिंचाइ, भूमिगत सिंचाइ, सिंचाइ व्यवस्थापन तथा सिंचित क्षेत्रको बचावट जस्ता कार्यक्रममा सन्तुलन र समन्वय कायम राख्न, सिंचाइ सम्बन्धी नीति नियमहरुको कार्यान्वयन गर्न, आयोजना एवं व्यवस्थापन प्रणालीको मर्मत संभार गर्न, वातावरणीय सन्तुलन कायम राख्न, प्रभावकारी रुपमा अनुगमन तथा मूल्याङ्कन गर्न यस कार्यालयको भूमिका रहने छ ।

## २. उद्देश्य

सम्बन्धित कार्य क्षेत्रमा

- विद्यमान जलस्रोतको विकास गरी सिंचाइ योग्य जमिनमा वर्षेभरी सिंचाइ सेवा विस्तार गर्ने ।
- कृषक सहभागीतामूलक अवधारणा अनुरूप उपभोक्ताहरुको संस्थागत विकास गर्ने र सिंचाइ प्रणालीको दिगो व्यवस्थापन गर्ने ।
- सिंचाइ क्षेत्रको विकाससँग सम्बन्धित प्राविधिक जनशक्ति, उपभोक्ता र सरकारी संघ-संस्थाको ज्ञान, सीप र संस्थागत कार्य दक्षतामा अभिवृद्धि गर्ने गराउने ।
- कृषि उत्पादन वृद्धिका लागि जल उपभोक्ता संस्थालार्ई सामुहिक खेती र कृषि यान्त्रिककरण तर्फ अभिप्रेरित गर्दै सहकारी संस्थामा रुपान्तरण गर्ने ।

## ३. कार्यहरु

१. सम्बन्धित कार्य क्षेत्रमा भएका नहर बाँध तथा अन्य संरचनाहरुको रेखदेख तथा हेरविचार गर्ने ।
२. कृषक उपभोक्ताहरुको माग बमोजिम पानी उपलब्ध गराउन सिंचाइ प्रणालीको संचालन तालिका (Operational Schedule) अध्यावधिक राख्ने र सो संचालन तालिका अनुसार नहर संचालन गर्ने गराउने ।

३. सिंचाई प्रणाली संचालनको शिलशिलामा मूल नहर, शाखा नहर तथा प्रशाखा नहरहरूमा पानीको बहावको (Time Series)लगत राख्ने र आवश्यकता अनुसार मन्त्रालय तथा अन्य निकायमा उपलब्ध गराउने ।
४. सिंचाई प्रणाली संचालनमा सम्बन्धित जल उपभोक्ता संस्थाहरूको सहभागिता क्रमिक रूपमा बढाउदै लैजाने र सिंचाई नीति अनुसार व्यवस्थापन पक्ष क्रमिक रूपमा सम्बन्धित उपभोक्ताहरूलाई हस्तान्तरण गर्दै जाने ।
५. कार्यालय अर्न्तगत रहेका जल उपभोक्ता संस्थाहरूको लगत अद्यावधिक गरी उनीहरूको संस्थागत विकास गर्न सहयोग गर्ने ।
६. सिंचाई नीति अनुसार सिंचाई सेवा शुल्क लगत अध्यावधिक राख्ने र जल उपभोक्ता संस्थालाई सिंचाई सेवा शुल्क उठाउन सहयोग गर्ने ।
७. कार्यालय अर्न्तगतका सिंचाई प्रणालीहरूमा On-Farm Water Management को कार्यक्रमहरू संचालन गर्ने ।
८. जिल्ला स्तरिय कृषि ज्ञान केन्द्र, कृषि विकास बैंक तथा कृषि सम्बन्धी अन्य कार्यालयहरु सँग समन्वय राखी कृषि उत्पादनमा बृद्धि गराउन मद्दत पुऱ्याउने ।
९. कार्यालय अर्न्तगत मेशिन औजार तथा अन्य भारी उपकरणहरूको मर्मत सम्भार सम्बन्धित यान्त्रिक कार्यालयसँग समन्वय गर्ने , गराउने ।
१०. कार्यालय अर्न्तगतका नहर प्रणालीहरूको नियमित मर्मत गर्नु पर्ने संरचनाहरूको लगत अध्यावधिक राख्ने र प्राथमिकताको आधारमा मर्मत संभार गर्दै जाने । यसरी प्राथमिकता तोक्दा सम्बन्धित उपभोक्ताहरूसँग सरसल्लाह र समन्वय गर्ने गराउने ।
११. आपतकालिन मर्मत संभार गर्नु पर्ने अवस्था भएमा सम्बन्धित मन्त्रालय तथा जल उपभोक्ता संस्थाहरूसँग समन्वय गरी गर्ने ।
१२. कार्यालय अर्न्तगत सम्पूर्ण सिंचाई प्रणालीहरूको कार्यक्रम तथा बजेट तर्जुमा गर्ने र निर्धारित ढाँचामा समयमै कार्यक्रम प्रगती तथा अन्य विवरण सम्बन्धित निकायमा पठाउने ।
१३. आर्थिक प्रशासनिक तथा सार्वजनिक निर्माण निर्देशिका अनिवार्य रूपमा लागू गर्ने गराउने ।
१४. सिंचाई र यसको उपयोग सम्बन्धी अध्ययन, अनुसन्धान तथा सर्वेक्षण गर्ने ।
१५. सम्बन्धित कार्यक्षेत्रमा सिंचाई विकासमा निजी क्षेत्रको प्रवर्द्धन गर्ने ।
१६. संयुक्त व्यवस्थापनमा रहेका ठूला सिंचाई प्रणालीहरूको दिगो व्यवस्थापनका निम्ति मर्मत संभार र पूनःनिर्माण गर्ने योजना तर्जुमा तथा बजेट व्यवस्थापन गर्ने ।
१७. संयुक्त व्यवस्थापनमा रहेका ठूला सिंचाई प्रणालीहरूलाई उपभोक्ता कृषकहरूमा पूर्ण वा आंशिक रूपमा हस्तान्तरण गर्न हस्तान्तरण कार्यक्रम संचालन गर्ने ।
१८. सिंचाई प्रणालीमा बाह्रै महिना सिंचाई सेवा सुनिश्चित गराउन तथा जल उपभोक्ता क्षमता अभिवृद्धि कार्यक्रमको व्यवस्थापन गर्ने ।
१९. सम्बन्धित कार्यक्षेत्रमा रहेका जलउपभोक्ता सदस्यहरूको सामुहिक खेती र कृषि यान्त्रिककरण सम्बन्धि विवरण, तथ्याङ्क र अभिलेखहरू संकलन गरी व्यवस्थित रूपमा राख्ने र प्रतिफलको अनुगमन तथा मूल्याङ्कन गर्न प्रभाव अध्ययन गराउने ।

#### ४. संगठनात्मक व्यवस्था

नेपाल सरकार मन्त्रिपरिषद्को २०७५/०६/०५ गतेको निर्णयानुसार भौतिक पूर्वाधार विकास मन्त्रालय, प्रदेश १ अन्तर्गत रहने सिचाई व्यवस्थापन कार्यालयहरु र सो कार्यालयमा रहने कर्मचारीको दरबन्दी व्यवस्था गरेको छ। सिचाई व्यवस्थापन कार्यालयहरु मध्ये कन्काई सिचाई व्यवस्थापन कार्यालय एक हो जसमा अन्य सिचाई व्यवस्थापन कार्यालयमा जस्तै कार्यलयको प्रमुखको रुपमा कार्यालय प्रमुखको व्यवस्था गरिएको छ। यस सिचाई व्यवस्थापन कार्यालयमा कार्यालय प्रमुखको मातहतमा रहने शाखाहरु र त्यसमा रहने कर्मचारी दरबन्धि निम्न अनुसार रहेका छन् :-

डिभिजन प्रमुख		
रा.प.डि.प्रा.(इन्जि,एग् इरि)-१		
योजना डिजाइन तथा कार्यान्वयन शाखा	अनुगमन, मूल्यांकन,गुणस्तर नियन्त्रण,संस्थागत विकास तथा तालिम शाखा	प्रशासन शाखा
इन्जिनियर,रा.प.तु.प्रा.(इन्जि, सिभिल,इरि)-१	इन्जिनियर,रा.प.तु.प्रा.(एग् इरि)-१	ना.सु. रा.प.अतं पथम, (प्रशासन,सा.प्र.)-१
इन्जिनियर,रा.प.तु.प्रा.(इन्जि,एग् इरि)-१	सबइन्जिनियर,रा.प.अतं.प्रा.(इन्जि,सिभिल,इरि)-१	कम्प्युटर अपरेटर,रा.प.अतं.प्रथम (विधि)-१
सबइन्जिनियर,रा.प.अतं.प्रा.(इन्जि,सिभिल,इरि)-१	सि.ए.ओ, रा.प.अतं.प्रा.(इन्जि,एग्,इरि)-१	ह.स.चा, श्रेणीविहिन-१
		कार्यालय सहयोगी, श्रेणीविहिन-२
		आर्थिक प्रशासन शाखा
		लेखापाल,रा.प.अतं.प्रथम.(प्रशासन,लेखा)-१

#### ५. जनशक्ति विवरण

पद	सेवा /समूह	श्रेणी वा तह	कूल स्वीकृत दरबन्दी	पदपूर्ती भएको स्थायी दरबन्दी	कूल रिक्त स्थायी दरबन्दी	पदपुर्ति %
सि.डि.ई.	नेपाल ईन्जी।एग् ईरीगेशन	अधिकृत स्तर नवौं	१	१	०	१००
ईन्जिनियर	नेपाल ईन्जी।सिभिल	अधिकृत स्तर आठौं	१	१	०	१००
ईन्जिनियर	नेपाल ईन्जी।एग् ईरीगेशन	अधिकृत स्तर सातौं	२	२	०	१००
अधिकृत	नेपाल प्रशासन।लेखा	अधिकृत स्तर छैठौं	१	१	०	१००
अधिकृत	नेपाल प्रशासन।स.प्रा.	अधिकृत स्तर छैठौं	१	१	०	१००
सब-ईन्जिनियर	नेपाल ईन्जी।सिभिल	साहायक स्तर पाचौं	२	२	०	१००
सि.ए.ओ.	नेपाल ईन्जी।एग् ईरीगेशन	साहायक स्तर पाचौं	१	१	०	१००
कमप्युटर अपरेटर	विवध	साहायक स्तर पाचौं	१	०	१	०
का. स.	(	श्रेणी विहिन	२	१	१	५०
ह.स.चा.	(	श्रेणी विहिन	१	०	१	०
<b>जम्मा</b>			<b>१३</b>	<b>१०</b>	<b>३</b>	

## ६. कार्यरत कर्मचारीहरूको विवरण


क्र.सं	कर्मचारी संकेत.नं.	कर्मचारीको नामथर	पद	हालको पदमा नियुक्ति मिति	मोबाईल नं	इमेल ठेगाना	कैफियत
१	१९७८२७	प्रदिप बान्तवा	कार्यालय प्रमुख	२०७३।०२।०३	९८५१११४४४३	bantawa.pradip@gmail.com	स्थायी
२	१९८९११	रामदेव मंडल	ईन्जिनियर	२०६४।१२।०५	९८४९८०६९०३	ramdeomandaljnp@gmail.com	स्थायी
३	२२५२१४	रमन पराजुली	ईन्जिनियर	२०७३।०७।०१	९८४२५७११९४	ramanparajuli1993@gmail.com	स्थायी
४	२३१५९२	मुकेश कुमार गामी	ईन्जिनियर	२०७५/०६/०५	९८४५४३०३१८	gamimk@gmail.com	स्थायी
५	१४८९५९	मिनराज पोखरेल	अधिकृत	२०७५।१२।२६	९८५२६८१९४३	minrajpokhrel11@gmail.com	स्थायी
६	१९३७९७	अबिकेशर सिग्देल	अधिकृत		९८५२६७५७४६		स्थायी
७	२२६६४५	खगेन्द्र तुम्बहाम्फे	सव-ईन्जिनियर	२०७४।०९।३०	९८०६०३६३४४	Ksuba2044@gmail.com	स्थायी
८	२१५४५२	जेसेफ राई	सव-ईन्जिनियर	२०७२।०९।२०	९८४१७०७६२५	7sang7pang@gmail.com	स्थायी
९	१५८०४८	मो. नसिउल्लाह	सि.ए.ओ.	२०६४।१०।०१	९८४७०६२१९०	md.nasim21@gmail.com	स्थायी
१०		संजय बान्तवा	कम्प्युटर अपरेटर	२०७७।२।०१	९८०४९२९४९३		करार
११	१५९२०३	इन्दिरा कटुवाल	का.स.	२०५२।०९।०५	९८२५९७९६१९		स्थायी
१२		मदन खड्का	का.स.	२०६८।०५।०१	९८१४९६०५८९		करार
१३		टुराई चौधरी	ह.स.चा.	२०७८।०५।०१	९८०४९२९४९३		करार

## ७. कन्काई सिंचाइ प्रणालीको परिचय

सन् १९७० देखि १९९१ सम्म दुई चरणमा गरि ८००० हेक्टर को लागि ABD को ऋण सहयोगमा निर्माण सम्पन्न भएको थियो । पहिलो चरण १९७१ शुरुवात भई ५००० हे. क्षेत्रफलमा सिंचाइ सेवा पुर्याउने संरचनाहरू निर्माण भई सन् १९८१ म सम्पन्न भएको थियो । दोस्रो चरणको शुरुवात १९८० मा भई लक्षित ३००० हे. क्षेत्रफल मध्ये जम्मा २००० हे. क्षेत्रफल जग्गामा सिंचाइ सुविधा पुर्याउने संरचनाहरूको निर्माण भई सन् १९९१ म सम्पन्न भएको थियो । बाँकि १००० क्षेत्रफलमा पछि केहि संरचनाहरू, शाखा नं. १७ देखि शाखा नं. २१ सम्म निर्माण भएको छ । पछि विकास भएको शाखाहरूमा प्रशाखा नहरहरूको संचाल पूर्ण रुपमा विकास भएको छैन । प्रशाखा तथा शाखा नहरहरू ५ हे. देखि ७०० हे. सम्म क्षेत्रफल जग्गामा सिंचाइ गर्न सक्ने फरक फरक क्षमताको छ । मुल नहरबाट निस्केको उपशाखा नहरहरू फरक फरक क्षमताको ५४ वटा छ । साना तथा मझौला सिंचाइ आयोजना जस्तै नारायणी तथा महाकालीमा जस्तो एकै नासको डिजाईनको प्रशाखाहरू उपयोग भएको छैन । यस अवस्थामा पानी चक्र तथा समतामुलक वितरणको लागी पानी व्यवस्थापन गाह्रो हुने गरेको छ । हालको अवस्थामा कार्यालयको फिल्ड कर्मचारी तथा जल उपभोक्ता संस्थाको प्रतिनिधिको आपसी समझदारी बाट आभावको अवस्थामा पानी चक्र तथा समतामुलक वितरण गर्ने गरेको छ । हिउदे बालीका लागी सिंचाइ पानी वितरण एक वर्षमा एक तिर मात्र पहिलो चरणको संरचना तथा दोस्रो चरणमा विस्तारित संरचना तिर गरी पालै पालो गर्ने गरेको छ । तथा बर्खे मौसममा यी संरचनाहरू, रिच तथा शाखा नहरहरूमा पानी दिनको पालो प्रक्रिया द्वारा गर्ने गरिन्छ तर किसनहरूको भनाई अनुसार यसरी उपलब्ध गराईएको पानी Water Requirement अनुसार बालीको लागी प्रयाप्त नभएको बताउछन् ।

## द. कन्काई सिंचाइ प्रणालीको पूर्वाधार संरचना तथा संजाल

नहर संजाल कुल ५ वटा रिचमा विभाजन गरिएको छ । दोस्रो चरणमा विस्तार गरिएको मुल नहर रिच ५ विभाजन गरीएको छ र बाकी पहिलो चरणमा निर्माण गरिएको मुलनहरलाई रिच १ देखि ४ सम्म विभाजन गरिएको छ । पहिलो चरणमा निर्माण गरिएको मुल नहरको जम्मा लम्बाई २२.४ कि.मि र दोस्रो चरणमा निर्माण गरिएको मुल नहरको लम्बाई १३.६ कि.मि. गरी जम्मा ३६ कि.मि. मुल नहर रहेको छ ।



**Table-1: Canal Networks of the System**

Main Canal Reach	Chainage in Km from H/W site (H/R of settling basin as O+000)	Secondary Offtakes	Direct Tertiary Outlet Offtakes from MIC (Nos.)	Remarks
Reach -1, MIC R-I (11.5 Km)	0+000 to 11+500	S-0, S-2, and S-3	To-1 to To-6; (6 nos.)	
Reach -2, MIC R-II (2.6 Km)	11+500 to 14+100	S-4, S-5	To-7 to To-12; (6 nos.)	
Reach -3, MIC R-III (2.8 Km)	14+100 to 16+900	S-6, S-7, S-8	TA-1 to TA-6; (6 nos.)	
Reach -4, MIC R-IV (5.5 Km)	14+100 to 19+600	S-9, S-10, S-11, S-12,	TB-0 to TB-12; (13 nos.)	
Reach -5, MIC R-V (11.4 Km)	9+886 to 21+286	S-13, S-14, S-15, S-16,	T <sub>E</sub> -1 to T <sub>E</sub> -23; (23 nos.)	
<b>Extension part</b> (2.2 Km)	21+286 to 23+486 Tail	S-17, S-18, S-19, S-20, S-21,	T <sub>E</sub> -24 to T <sub>E</sub> -26; (3nos.)	

मथि उल्लेखित तालिकामा Off tak नहर देखिको मुल नहर र शाखा नहरहरुको संख्या देखाईएको छ । मुल नहरमा दुई ठाउमा बाईफरकेशन संरचना रहेको छ, एउटा रिच ५ को लागी ९.८८६ कि.मि. मा अर्को रिच ४ को लागी १४.१ कि.मि.मा । विस्तृत शाखा बाट निस्केको प्रशाखानहरहरु विवरण तलको चित्रमा देखाईएको छ ।

## द.१. मुल नहर

नहर संजालमा देखाईए अनुसार मुल नहर विस्तारीत समेत पुछार सम्म जम्मा ३६ कि.मि.को रहेको छ । सुरुवातमा S-17, S-18 र TE-24 हेड रेगुलेटर सम्म ३३.८ कि.मि. मानिएकोमा पछि १००० हे. क्षेत्रफल विस्तारि नहर समेत गरी ३६ कि.मि. रहेको छ । मुल नहरमा जम्मा ९७ वटा संरचनाहरु रहेको छ ।

### द.१.१ मुल नहरको वर्गिकरण :

**Table-2: Main Canal Classification**

Name	Type	Length (m)	Slope	Discharge (cumecs)
Head Reach	Concrete lining	1570		
Reach – 1	Concrete lining	11500	1:100	10.15
Reach – 2	Unlined	2600	1:1850	4.55
Extension	Unlined	13600		7.225
Reach – 3	Unlined	2767	1:1540	1.95
Reach – 4	Unlined	5533	1:1540	1.95

### द.१.२. मुल नहर संरचना र त्यसको अवस्था :

**Table-3: Main Canal and Its structure status**

Reach	Structures	No.	Physical Conditions and ratings	Remarks
<b>Head Reach</b>	H/W	1	Generally good with minor repairs and maintenance requirement.	Under sluice part of Head Regulator Diversion Structure get damaged so required repair and maintenance work.
	Settling Basin	1		
	Canal Siphon	3		
	<b>Sub Total</b>	<b>5</b>		
<b>Reach - 1</b>	H/R	5	Generally in good condition.	Siphon Structures needs down stream protection.
	C/R	5		
	Canal Siphon	10		
	VRB	1		
	Foot bridge	2		
	Outlets	4		
	Drops	5		
	Escape	2		
	Highway Crossing	1		
	<b>Sub Total</b>	<b>35</b>		
<b>Reach - 2</b>	H/R	3	Generally good with minor repair and maintenance required especially in gates.	2 Drop cum cross regulator structures out of 6 nos.
	C/R	1		
	Canal Siphon	-		
	VRB	1		
	Foot bridge	-		

Reach	Structures	No.	Physical Conditions and ratings	Remarks
	Outlets	4		
	Drops	6		
	Escape	-		
	Bifurcation	1		
	<b>Sub Total</b>	<b>16</b>		

<b>Reach -3</b>	H/R	3	Generally good with minor repair and maintenance required especially in gates.	1 Drop cum cross regulator structures out of 4 nos.
	C/R	-		
	Canal Siphon	-		
	VRB	-		
	Foot bridge	-		
	Outlets	4		
	Drops	4		
	Escape	-		
	Bifurcation	-		
	<b>Sub Total</b>	<b>11</b>		

<b>Reach-4</b>	H/R	4	Generally good.	1 Drop cum cross regulator structures out of 7 nos.
	C/R	1		
	Canal Siphon	1		
	VRB	-		
	Foot bridge	-		
	Outlets	8		
	Drops	7		
	Escape	-		
	Bifurcation	-		
	<b>Sub Total</b>	<b>21</b>		

<b>Reach- 5</b>	H/R	9	Generally Good.	Siphon structures require downstream protection works.  TE -1 to TE -24. 1 Drop cum cross regulator
	C/R	8		
	Canal Siphon	6		
	VRB	3		
	Foot bridge	-		
	Outlets	24		
	Drops	1		
	Escape	1		
	Aqueduct	1		
	<b>Sub-Total</b>	<b>53</b>		

	<b>Total Structures</b>	<b>141</b>		
--	-------------------------	------------	--	--

## द.२ शाखा तथा प्राशाखा नहर संजाल

कुल २२ वटा प्रशाखा नहरहरु निर्माण भएकोमा १७ वटा शाखा नहरहरुमा पानी वितरणको लागी प्रशाखा नहरहरुको संरचानहरु पुर्ण रुपमा विकास भएको छ । शाखा नं. १७ देखि शाखा नं. २१ सम्मको नहर क्षेत्रको पूर्णरुपमा कमान्ड क्षेत्र विकास हुन बाँकी नै रहेको छ । कुल ८६.६९ कि.मि.लम्बाईको शाखा नहर, ५४ वटा उपशाखा तथा १९९ वटा १३० कि.मि. को प्रशाखा नहरहरुको संजाल रहेको छ । पानी वितरण नहरहरुको घनत्व २८मि/हे. रहेको छ । मुल, शाखा, उपशाखा तथा प्रशाखा नहरहरुमा कुल ६४८ वटा संरचनाहरु निर्माण भएको छ ।

### द.२.१ शाखा नहरको विस्तृत विवरण :

S.No.	Name of Canal	Chainage	Reach	Capacity	Length	CCA	No. of Tertiary Canal
		(Km)		(Cumecs)	(Km)	(ha)	
1	S <sub>0</sub>	0+743	1	0.345	4.65	300	12
2	S <sub>1</sub>	5+390	1	0.851	5.8	746	12
3	S <sub>2</sub>	7+590	1	0.359	3.9	227	12
4	S <sub>3</sub>	10+782	1	0.425	3.4	372	13
5	S <sub>4</sub>	11+500	2	0.477	4.65	418	12
6	S <sub>5</sub>	13+600	2	0.91	6.6	798	17
7	S <sub>6</sub>	1+400	3	0.154	2.15	135	5
8	S <sub>7</sub>	2+764	3	0.262	1.7	230	6
9	S <sub>8</sub>	2+767	3	0.704	8.7	676	15
10	S <sub>9</sub>	2+523	4	0.144	1.5	127	6
11	S <sub>10</sub>	4+000	4	0.295	3.23	259	11
12	S <sub>11</sub>	5+533	4	0.165	2.8	144	15
13	S <sub>12</sub>	5+533	4	0.441	5.91	385	8
14	S <sub>13</sub>	2+840	5	0.31	3.25	214	8
15	S <sub>14</sub>	5+700	5	0.603	6.72	416	27
16	S <sub>14A</sub>		5	0.315	2	217	
17	S <sub>15</sub>	7+400	5	0.666	4.2	459	17
18	S <sub>16</sub>	9+250	5	0.474	4.86	330	16
19	S <sub>17</sub>	11+400	5	0.422	6.2	343	26
20	S <sub>18</sub>	11+400	5	0.138	1.58	112	10
21	S <sub>19</sub>	13+600	5	0.194	4.9	158	17
22	S <sub>20</sub>	13+600	5	0.220	5	179	12
23	S <sub>21</sub>	13+600	5	0.200	1.45	163	16

## ९. कन्काई सिंचाइ प्रणालीको संक्षिप्त जानकारी :



**Name of the System** : *Kankai Irrigation System*

**Location** : *Gainde, Jhapa*



: *26<sup>o</sup> to 27<sup>o</sup> N*

:



*87<sup>o</sup> to 88<sup>o</sup> E*

**Boundary of the System** :

East : *Kankai River*

West	:	<i>Kishna River</i>
North	:	<i>Ilam District</i>
	:	
South	:	<i>India</i>
<b>Elevation</b>	:	<i>75 to 120m above MSL</i>
<b>Source River</b>	:	<i>Kankai</i>
<b>Discharge of the river</b>	:	
Maximum discharge	:	<i>5200 cumecs</i>
Minimum discharge	:	<i>7.74 cumecs</i>
	:	
<b>Catchment area</b>	:	<i>1190 sq. km</i>
	:	<i>Diversion Weir with under sluice (RCC) , Length –126m; Scoring Sluice 16.5m with 3 sets of manually operated gates (3.5m *1.85m)</i>
<b>Type of diversion</b>	:	
<b>Command area</b>	:	
a . Total command area	:	8000 ha
b . Actual command area	:	7000 ha
	:	(Winter 4000 ha, Spring 2500 ha, Monsoon 7000 ha)
<b>Municipality of the command area</b>	:	Shivsatakshi
	:	<i>Gauradah</i>
<b>Rural Municipal</b>	:	<i>Kamal</i>
	:	<i>Gaurigunj</i>
	:	
<b>Beneficiary family</b>	:	17,131
<b>Beneficiary population</b>	:	112,893
	:	
<b>Average land holding</b>	:	1.39 ha (1.11 ha cultivable)
<b>Canal Networks</b>	:	
Main Canal	:	36 km
Secondary canal	:	74 km (22 numbers)
	:	
Tertiary Canal	:	130 km (354 numbers)

<b>Physical facility of the project</b>	<b>Ist Phase</b>	<b>II nd phase</b>	<b>Total</b>
<b>Details</b>			
• Diversion Work	142 m (Weir)		
• Main Canal	24.5 km	11.5 km	36 km
• Secondary Canal	57 km	17 km	74 km
• Tertiary Canal	70 km	40 km	110 km
• Structures	442 no	242 no	684 no
• Command area	5000 ha	2000 ha	7000 ha
• Secondary Canals	13 no	9 no	22 no
• Sub-secondary Canals	31 no	23 no	54 no
• Tertiary Canals (from secondary)	123 no	76 no	199 no
• Building/Garage/Store	50 no		50 no
• Drain	30 km		30 km
• Trunk Road	20 km	4 km	24 km
• Agriculture farm	40 ha		40 ha

### Main Canal Capacity

Canal	Length	Capacity	Remarks
• Reach – I	11.5 km	10.15 cumecs	Concrete lining up to S4
• Reach – II	2.6 km	4.55 cumecs	
• Reach – III	2.8 km	1.95 cumecs	
• Reach – IV	5.5 km	1.95 cumecs	
• Reach – V	11.6 km	7.225 cumecs	



### Date of start of water delivery

First phase in 700 ha	:	since July 1977
Second phase in 2000 ha	:	since July 1978
Third phase in 2300 ha	:	since July 1979
Fourth phase in 2000 ha	:	since July 1992



: 1<sup>st</sup> December 1993

### Registration of WUA

: Since 1993/94



### Joint Management

: NRs. 300 per crop per ha



### ISF Collection Rate



### WUA

: Main Committee : 1 of 15 members  
: Secondary level Committee : 22 numbers  
: Sub-secondary & tertiary level committee : 181 numbers

## १०. जल उपभोक्ता संस्था संरचना

जलस्रोत ऐन १९९३ अनुसार मूल समितिको गठन कार्य सम्पन्न गरी २०५०।०८।१६ गते जिल्ला प्रशासन कार्यालयमा दर्ता गरी संस्थाको स्थापना भएको थियो। कन्काई नहर जल उपभोक्ता संस्था चार तहको रहेको छ।

१. प्रशाखा स्तरको जल उपभोक्ता समिति
२. शाखा स्तरको जल उपभोक्ता समिति
३. मूल समिति
४. साधारण सभा

### १०.१ जल उपभोक्ता समिति

यस संस्थाको ४ वटा संगठनका तहहरु रहेका छन्। साधारणसभा (२२५ सदस्य), मूल समिति (१ वटा), शाखा समिति (२२ वटा) र प्रशाखा/उपशाखा समिति (१८१ वटा) आ-आफ्नो क्षेत्रमा कार्यरत रहेका छन्। यस संस्थामा हाल ५७७७ कृषक उपभोक्ताहरु यस संस्थाको जल उपभोक्ता सदस्यको रूपमा रहेका छन्। हाल सम्म ६ पटक यस संस्थाका पदाधिकारीहरुको निर्वाचन सम्पन्न भई संगठनमा प्रजातान्त्रीक अभ्यासहरुको प्रचलन दिगो रूपमा हुँदै आएको छ। यसको मूल समिति १५ सदस्य, शाखा

समिति ९ सदस्य र प्रशाखा समिति ७ सदस्यको रहेको हुँदा, करिव २०८९ उपभोक्ताहरु मूल,शाखा, प्रशाखा/उपशाखा समितिमा रही कार्य गरी रहेका छन् जसमा कूल ७३८ महिला, १३५१ पुरुष रहेका छन् । सबै समितिहरुमा आदीवासी जनजाती तर्फ ५५७, मधेसी समुदायवाट ४९ र ७२ दलित तथा पिछडावर्ग र अन्य समुदायका १४११ उपभोक्ताहरु रहेका छन् । यस संस्थाको साधारण सभा सदस्य संख्या २२५ जना रहेको छ ।

## १०.२ साधारण सभा

यस प्रणाली भित्र पर्ने प्रत्येक नहरहरुका उपशाखारू/प्रशाखा र शाखावाट छानिएका प्रतिनिधीहरुको एक साधारण सभा संस्थाको सर्वोच्च अंग छ । पानि व्यवस्थापन सहित प्रणालीको संचालन र मर्मत संम्बन्धि नियम कानुन बनाउने र संसोधन गर्ने पूर्ण अधिकार साधारण सभामा हुन्छ । यस संस्थाको साधारणसभामा प्रत्येक उपशाखारू/प्रशाखाहरुवाट छानिएका साधारणसभा सदस्य १८१ जना र प्रत्येक शाखावाट छानिएका ४४ जना गरी जम्मा २२५ जनाको संख्या छ ।

## १०.३ मूल समिति

साधारण सभा सदस्यहरु मध्येवाट ४ पदाधिकारीहरुमा १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र १ कोषाध्यक्ष (महिला) तथा यस प्रणालीलाई मूल समिति सदस्यमा प्रतिनिधित्वको लागि हाल कायम रहेका शाखाहरुलाई ५ क्षेत्र विभाजनका आधारमा प्रत्येक क्षेत्रवाट १ जना महिला र एक जना खुल्लावाट २ जना गरी जम्मा १० जना कार्यकारणी सदस्यहरु चयन भएको हुन्छ र यसको चयन प्रकृत्यामा संम्बन्धित क्षेत्रका साधारण सभा सदस्यहरुवाट मात्र गरीन्छ । संस्थाका निवर्तमान अध्यक्ष यस मूल समितिका पदेन सदस्य रहको हुन्छ । मूल समितिका सदस्यहरुको क्षेत्र देहाय वमोजिम कायम गरीएको छ ।

शाखा नं.- ०,१,२ र ३ वाट	-	१ जना महिला १ जना खुल्लावाट २ जना सदस्य
शाखा नं.- ४,५,६,७ र ८ वाट	-	१ जना महिला १ जना खुल्लावाट २ जना सदस्य
शाखा नं.- ९,१०,११ र १२ वाट	-	१ जना महिला १ जना खुल्लावाट २ जना सदस्य
शाखा नं.- १३,१४,१५ र १६ वाट	-	१ जना महिला १ जना खुल्लावाट २ जना सदस्य
शाखा नं.- १७,१८,१९,२० र २१ वाट	-	१ जना महिला १ जना खुल्लावाट २ जना सदस्य

पदाधिकारी ४ जना, कार्यकारणी सदस्य १० जना र १ जना पदेन सदस्य सहित १५ जनाको एक मूल समिति गठन गरिएको हुन्छ ।

## १०.४ शाखा नहर समिति

शाखा सभा सदस्यहरुको भेलाले आफूहरु मध्येवाट पदाधिकारीमा १ जना अध्यक्ष, १ जना उपाध्यक्ष, १ जना सचिव, १ जना कोषाध्यक्ष (महिला) तथा कार्यकारणी सदस्यहरुमा २ महिला र खुल्लावाट ३ जना समेत गरि जम्मा ५ जना सदस्य रहेको ९ जनाको शाखा समिति रहेको छ ।

## १०.५ उपशाखा/प्रशाखा समिति :-

जल उपभोक्ता सदस्यता लिएका उपभोक्ताहरु मध्येबाट उपशाखा/प्रशाखा समितिको पदाधिकारीमा १ जना अध्यक्ष, १ जना उपाध्यक्ष, १ जना सचिव, १ जना कोषाध्यक्ष (महिला) तथा कार्यकारणी सदस्यहरुमा १ जना महिला र खुल्लाबाट २ जना गरी ३ जना सदस्यहरु समेत जम्मा ७ सदस्य उपशाखा/प्रशाखा समिति रहेको छ ।

## १०.६ आन्तरिक लेखा समिति :-


साधारण सभाले मूल समितिको आर्थिक कारोवारहरुको रेखदेख, अनुगमन तथा आवश्यक सल्लाह सुझाव प्रदान गर्न साधारण सभा सदस्यहरु मध्येबाट आन्तरिक लेखा समिति गठन भएको हुन्छ । लेखा समितिमा १ जना संयोजक र १ महिला र १ जना खुल्लाबाट गरि २ जना सदस्यहरु समेत गरी ३ सदस्य आन्तरिक लेखा समिति रहेको छ ।

## ११. जल उपभोक्ता संस्था संरचना तथा सदस्य संख्या

### ११.१ ज.उ.स.को आधारभूत तथ्यांक :

जल उपभोक्ता समिति गठन	-	२०५०/०८/१६
साधारण सभा	-	१ (२२५ जना)
मुल समिति	-	१ (१५ सदस्य)
शाखा समिति	-	२२ ओटा (१९८ सदस्य)
उपशाखा/प्रशाखा समिति	-	१४५ ओटा (१२६७ सदस्य)
लाभान्भीत घरघुरी	-	१७,१३१
लाभान्भीत जनसंख्या	-	११२,९८३ जना
औसत घरघुरी संख्या	-	७
औसत जग्गा साईज	-	१।३९

### ११.२ ज.उ.स. संस्थागत संरचना



१२.३ शाखा नहर समिति :

SECONDARY	S-0	S-1	S-2	S-3	S-4	S-5	S-6	S-7	S-8	S-9	S-10	S-11
Member	9	9	9	9	9	9	9	9	9	9	9	9

SECONDARY	S-12	S-13	S-14	S-15	S-16	S-17	S-18	S-19	S-20	S-21
Member	9	9	9	9	9	9	9	9	9	9

१२.४ ज.उ.स. समिति सदस्यहरूको सुचि :

Table-5: शाखासभामा उपभोक्ताहरूको सहभागीता

छैठौँ निर्वाचन २०७३मा गठित

शाखा नं.	प्रशाखा/उपशाखा समिति संख्या	महिला	पुरुष	जम्मा	खुल्ला	आदीवासी जनजाती	मधेसी	दलित/पिछडा वर्ग/ अल्प संख्यक	जम्मा
०	७	७	१४	२१	१९	२	०	०	२१
१	११	११	२२	३३	२०	१२	०	१	३३
२	११	१३	२०	३३	२०	१०	१	२	३३
३	१०	११	१९	३०	२५	५	०	०	३०
४	१६	१७	३१	४८	२६	१९	३	०	४८
५	६	७	११	१८	११	६	१	०	१८
६	५	५	१०	१५	६	९	०	०	१५
७	५	५	१०	१५	२	१२	१	०	१५
८	६	७	११	१८	१४	३	१	०	१८
९	१०	१३	१७	३०	१६	१२	२	०	३०
१०	८	९	१५	२४	१४	१०	०	०	२४
११	५	५	१०	१५	१२	३	०	०	१५
१२	७	९	१२	२१	७	१३	१	०	२१
१३	११	११	२२	३३	१९	१३	०	१	३३
१४	१२	१२	२४	३६	३०	३	०	३	३६
१५	९	१३	१४	२७	२६	०	०	१	२७
१६	११	११	२२	३३	२९	२	१	१	३३
१७	८	९	१५	२४	२१	२	०	१	२४
१८	५	५	१०	१५	१४	०	०	१	१५
१९	५	७	८	१५	१३	१	०	१	१५
२०	७	७	१४	२१	२१	०	०	०	२१
२१	४	४	८	१२	१२	०	०	०	१२
<b>जम्मा</b>	<b>१७९</b>	<b>१९८</b>	<b>३३९</b>	<b>५३७</b>	<b>३७७</b>	<b>१३७</b>	<b>११</b>	<b>१२</b>	<b>५३७</b>

१२.५ : ज.उ.सं कन्काई सिंचाइ प्रणालीको बर्तमान मुल समितीको नामावली :

**Table-6: Present Main Committee Members Lsit**

क्र.सं.	नाम	पद	क्षेत्र नं.	सम्पर्क नं.
१.	कमल प्रसाद भण्डारी	अध्यक्ष		९८१७९१७५८५
२.	नक्कलमान लिम्बू	उपाध्यक्ष		९८०४९३२०६३
३.	नेत्रपति पोखरेल	सचिव		९८४२६६६९७८
४.	देवकुमारी ढुंगाना	कोषाध्यक्ष		९८०७९३३४०१
५.	नरप्रसाद भेटवाल	सदस्य	१	९८०३७००८२१
६.	अन्जना सुवेदी खड्का	सदस्य	१	९८०७९६४७७७
७.	गोपाल चन्द्र सिंह राजवंशी	सदस्य	२	९८४२७६२३०१
८.	सरस्वती खड्का	सदस्य	२	९८०४९०९१४९
९.	टंक पोखरेल	सदस्य	३	९८०६०६५२४८
१०.	डम्बर कुमारी ढुंगेल (उमा)	सदस्य	३	९८०६०६३७७९
११.	लय प्रसाद चम्लागाई	सदस्य	४	९८१७०८९४२३
१२.	दिलमाया कार्की	सदस्य	४	९८०५३०६७१३
१३.	बिष्णु लुइँटेल	सदस्य	५	९८०४९३४८२७
१४.	निर्मला खतिवडा	सदस्य	५	९८१०५७६३२६
१५.	सूर्य नारायण सिंह तारपुरिया	पदेन सदस्य		९८१३००४०७४

**Table-7: Present Secondary Canal Committee Chair persons Lsit**

ज.उ.स. कन्काई सिंचाइ प्रणालीको बर्तमान लेखा समिति को नामावलि:

क्र.सं.	नाम थर	पद	सम्पर्क नं.
१.	पर्शुराम काफ्ले	संयोजक	९८०४९४२८६८
२.	राजेन्द्र श्रेष्ठ	सदस्य	९८०६०४५२४७
३.	गोमा बास्कोटा	सदस्य	९८१६९१९८४४

१२.६ ज.उ.सं कन्काई सिंचाइ प्रणालीको बर्तमान शाखा अध्यक्षहरुको नामावली

**Table-8: Present Secondary Canal Committee Chair persons Lsit**

क्र.सं.	शाखा नं.	नाम	पद	सम्पर्क नं.
१.	०	खड्क प्र. पौडेल	अध्यक्ष	९८१५९९१८११
२.	१	भनिन्द्र भट्टराई	अध्यक्ष	९८०७९५५६२३
३.	२	ज्ञान बहादुर योड्या	अध्यक्ष	९८०६०९३७११

४.	३	हस्तराज थेवे	अध्यक्ष	९८१७९१७५८६
५.	४	त्रिलोचन सापकोटा	अध्यक्ष	९८१४९०५२२४
६.	५	जगत बहादुर ताजपुरीया	अध्यक्ष	९८०४९४४०७०
७.	६	गेन्द्रप्रसाद राजवंशी	अध्यक्ष	९८१७९६९००२
८.	७	सूर्यनारायण राजवंशी	अध्यक्ष	९८१५०९०६३२
९.	८	गोपाल ढुंगाना	अध्यक्ष	९८४३२९६५६७
१०.	९	लक्ष्मी प्रसाद प्रसाई	अध्यक्ष	९८०४९७५३७०
११.	१०	हिरण्य बहादुर कार्की	अध्यक्ष	९८१५०७४९०३
१२.	११	नइन्द्र काफ्ले	अध्यक्ष	९८०३८५१९७५
१३.	१२	देवेन्द्र नारायण राजवंशी	अध्यक्ष	९८०६०१८२३२
१४.	१३	इन्द्रबहादुर थापा	अध्यक्ष	९८१५०२८८२०
१५.	१४	रामबहादुर भण्डारी	अध्यक्ष	९८४४६०३९५९
१६.	१५	इन्द्रबहादुर बस्नेत	अध्यक्ष	९८४२६०२४४७
१७.	१६	चक्र बहादुर पराजुली	अध्यक्ष	९८१३५३९६०७
१८.	१७	खड्क बहादुर कटुवाल	अध्यक्ष	९८०७९६०१७७
१९.	१८	बम बहादुर विष्ट	अध्यक्ष	९८२४०९४६९१
२०.	१९	ख्याम प्रसाद गौतम	अध्यक्ष	९८१६९५२७२४
२१.	२०	लोकमणी चापागाई	अध्यक्ष	९८१४०२७९२४
२२.	२१	सुरेन्द्र खड्का	अध्यक्ष	९८१४९००११५

### १२.७ : संस्थाको आम्दानीका स्रोतहरु:

- संचाइ सेवा शुल्क (प्रति वाली प्रति कठ्ठा रु १५१- प्रति विगाह ३००)
- नहर मर्मत शुल्क (आवश्यकता अनुसार)
- सदस्यता शुल्क (नविकरण रु १०१- नयाँ सदस्या रु ५०१-
- सिंचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनावाट प्राप्त विभिन्न यान्त्रिक उपकरणहरु, मेशिन, औजार, विद्युतीय उपकरणहरु, भवन,जग्गा, प्रवेश शुल्क तथा अन्य वस्तुहरुको प्रयोगवाट प्राप्त रकम ।

### १३. आ.व.२०७६/०७७ को बार्षिक लक्ष्य / प्रगति

आ.व.२०७६/०७७ मा यस कार्यालयमा संचालित कार्यक्रमहरुको बार्षिक लक्ष्य तथा प्रगति निम्नानुसार रहेका छन् :

## १३.१ कार्यालयको कार्यक्रमगत तथा समग्र प्रगति

रकम रु. हजारमा

सि. नं.	कार्यालय	वार्षिक प्रगति			
		वार्षिक बजेट	वार्षिक खर्च	वित्तिय प्रगति	भौतिक प्रगति प्रतिशत
(क)	पूँजिगत तर्फ	८३७९६	८३०८९	९९	१००
१	संघ तर्फ	४८३६६	४७७५०११०	९९	१००
२	प्रदेश तर्फ	३५३५०	३५३३९	१००	१००
	पूँजिगत जम्मा	८३७९६	८३०८९	९९	१००
(ख)	चालु तर्फ	१११७८	९९३५	८९	१००
		१११७८	९९३४६८		
	कुल जम्मा	९४८९४१००	९३०२३६८	९८	१००
जम्मा वार्षिक प्रगति प्रतिशत					
भौतिक			१००		
वित्तिय			९८		

## १३.२ विस्तृत वार्षिक प्रगति

ब.उ.शि.न. : ३३७०३०१४

क्र.सं.	कार्य विवरण	इकाई	वार्षिक कार्य लक्ष्य			वार्षिक प्रगति			आयोजनाको कूलमध्ये हाल सम्म		कैफियत
			परिमाण	भार	बजेट	परिमाण	भार	बजेट	सम्पन्न परिमाण	भारित प्रगति	
अ	पूँजिगत खर्च अन्तर्गतका कार्यक्रमहरु										
11.5.15.2.1	कन्काइ सिंचाइ प्रणाली, भापा(सिंचाइ प्रणालीको सुधार)	प्रति									
11.5.15.2.1.9	क्षतिग्रस्त संरचनाहरुको जिर्णोद्धार, पुन निर्माण तथा बचावट कार्य	प्र.श.	१००	३.२२	१५००	१००	०१०४	१,५००	१००	१००	
11.5.15.2.1.2	सिंचित क्षेत्र संरक्षण कार्य	प्र.श.	१००	१२.९	६०००	१००	०११७	६,०००	१००	१००	
11.5.15.2.1.3	गेट मर्मत कार्य	वटा	७	१.०७	५००	१००	०१०१	५००	१००	१००	
11.5.15.2.1.4	आकस्मिक मर्मत कार्य	प्र.श.	१००	२.१५	१०००	१००	०१०३	१,०००	१००	१००	
11.5.15.2.1.5	मूल नहर मर्मत कार्य	मी	१००	२१.४९	१००००	१००	०१२८	१०,०००	१००	१००	
11.5.15.2.1.6	शाखा नहर मर्मत कार्य	कि.मि	८	१७.१९	८०००	१००	०१२३	८,०००	१००	१००	
11.5.15.2.1.7	हयुम पाइप खरिद गर्ने कार्य	प्र.श.	२०	०.२१	१००	८९	०१००	८९	८९	१००	
11.5.15.2.1.8	नहर / संरचना मर्मत सम्भार कार्य	प्र.श.	१०	१५.०४	७०००	१००	०१२०	७,०००	१००	१००	

11.5.15.2 1.9	सर्भिस रोड मर्मत तथा बचावट कार्य (सडकको पुंजिगत मर्मत तथा संभार)	प्र.श.	५०	२.६९	१२५०	१००	०१०४	१,२५०	१००	१००
11.5.15.2 1.10	जनशहभागिता	प्र.श.	१००	०	०	०	०	०	०	०
क	पूँजीगत खर्च कार्यक्रमको जम्मा:			७५१९६	३५३५०		१	३५३३९	६६९	१००
आ	चालु खर्च कार्यक्रमको जम्मा:		१००	२३.९७	१११७६.		६६६	९९३४६६		
ख	चालु खर्च कार्यक्रमको जम्मा:		१००	२३.९७	१११७६		६६६	९९३४६६		
	कुल जम्मा खर्च			९९१९३	४६५२६		१००	४५२७३५		
								वार्षिक प्रगति ९९.९७		
								वार्षिक भौतिक प्रगति १००.०		

ब.उ.शि.न. : ३३७००१२०

क्र.सं.	कार्य विवरण	इकाई	वार्षिक कार्य लक्ष्य			वार्षिक प्रगति			आयोजनाको कूलमध्ये हाल सम्म		कैफियत
			परिमाण	भार	बजेट	परिमाण	भार	बजेट	सम्पन्न परिमाण	भारित प्रगति	
अ	संघ तर्फ										
१	पुंजिगत कार्यक्रम अन्तर्गत कार्यक्रम										
११.४.१ ५.११३	एकिकृत बाली तथा जलव्यवस्थापन कार्य (सिंचाइ प्रणालीको पूँजीगत सुधार)	वटा	१	४.१४	२०० ०	१००	०१०४	२,०००	१००	१००	
११.४.१ ५.१६४	क्षतिग्रस्त संरचनाहरूको जिर्णोद्धार, पुन निर्माण तथा बचावट कार्य (सिंचाइ प्रणालीको पूँजीगत सुधार)	प्र.श.	१	३.१	१५००	१००	०१०३	१,५००	१००	१००	
११.४.१ ५.१६५	नहर डिजिटलिंग कार्य (सिंचाइ प्रणालीको पूँजीगत सुधार)	प्र.श.	१	६.२	३०००	१००	०१०६	३,०००	१००	१००	
११.४.१ ५.१६६	नहरको भारपात सफाइ गर्ने कार्य (सिंचाइ प्रणालीको पूँजीगत सुधार)	प्र.श.	१	१.०३	५००	१००	०१०१	५००	१००	१००	
११.४.१ ५.१६७	नहर संचालन तथा रेखदेख (सिंचाइ प्रणालीको पूँजीगत सुधार)	प्र.श.	१	१६.५ ४	६०० ०	१००	०११७	६,०००	१००	१००	
११.४.१ ५.१६८	नहरको गेट मर्मत तथा रङ्गरोगन कार्य (सिंचाइ प्रणालीको पूँजीगत सुधार)	प्र.श.	१	२.०७	१०००	१००	०१०२	१,०००	१००	१००	
११.४.१ ५.१६९	आकस्मिक मर्मत कार्य (सिंचाइ प्रणालीको पूँजीगत सुधार)	प्र.श.	१	३.१	१५००	१००	०१०३	१,५००	१००	१००	
११.४.१ ५.१७०	मूल नहर लाइनिङ तथा मर्मत कार्य (सिंचाइ प्रणालीको पूँजीगत सुधार)	प्र.श.	१	२२.७ ४	११०० ०	१००	०१२३	११,०० ०	१००	१००	
११.४.१ ५.१७१	शाखा तथा प्रशाखा नहर लाइनिङ तथा मर्मत कार्य (सिंचाइ प्रणालीको पूँजीगत सुधार)	प्र.श.	१	१२.४ १	६०००	१००	०११३	६,०००	१००	१००	
११.४.१ ५.१७२	आकस्मिक मर्मत संभारको लागि बोरा, जि.आई तार अरिद तथा बुन्ने कार्य (सिंचाइ प्रणालीको पूँजीगत सुधार)	प्र.श.	१	२.०७	१०००	१००	०१०२	१,०००	१००	१००	
११.४.१ ५.१७३	एक्सभेटर अपरेशन, मर्मत तथा ट्रान्स्पोर्टेसन कार्य (सिंचाइ प्रणालीको पूँजीगत सुधार)	प्र.श.	१	१.०३	५००	१००	०१०१	५००	१००	१००	
११.४.१ ५.१७४	नहर संरचना बचावट कार्य (सिंचाइ प्रणालीको पूँजीगत सुधार)	प्र.श.	१	३.१	१५००	१००	०१०३	१,५००	१००	१००	
११.४.१ ५.१७५	नहर संरचना क्यालिब्रेसन कार्य (सिंचाइ प्रणालीको पूँजीगत सुधार)	प्र.श.	१	१.०३	५००	१००	०१०१	५००	१००	१००	
११.४.१ ५.१७६	सेवा तथा परामर्श	प्र.श.	१	२.०७	१०००	१००	०१०२	१,०००	१००	१००	

११.४.१ ५.१७७	नहर / संरचना मर्मत सम्भार कार्य (सिंचाइ प्रणालीको पूँजीगत सुधार)	प्र.श.	१	८.२७	४०० ०	१००	०।०८	४,०००	१००	१००	
११.४.१ ५.१७९	सर्भिस रोड ग्राभेलिङ, मर्मत तथा बचावट कार्य (सडकको पूँजीगत मर्मत तथा सुधार कार्य)	प्र.श.	१	८.२७	४०० ०	८५	०।०७	३,३८४	८५	१००	
११.४.१ ५.१८०	हेडवर्क्स/इन्टेक मर्मत कार्य (सिंचाइ प्रणालीको निर्माण)	प्र.श.	१	२.०७	१०००	१००	०।०२	१,०००	१००	१००	
११.४.१ ५.१८१	वाकथु, मर्मत सम्बन्धि विवरण संकलन तथा कार्यान्वयन (अन्य पूँजीगत सुधार)	प्र.श.	१	०.१४	६६	१००	०।००	६६	१००	१००	
११.४.१ ५.१८२	वाली तथा सिंचित क्षेत्र मापन कार्य(सिंचाइ प्रणालीको पूँजीगत सुधार)	प्र.श.	१	०.१	५०	१००	०।००	५०	१००	१००	
११.४.१ ५.१८३	उत्पादन मापन (क्रप कट सर्भे) कार्य (सिंचाइ प्रणालीको पूँजीगत सुधार)	प्र.श.	१	०.१	५०	१००	०।००	५०	१००	१००	
११.४.१ ५.१८४	पानी मापन कार्य (सिंचाइ प्रणालीको पूँजीगत सुधार)	प्र.श.	१	०.४१	२००	१००	०।००	२००	१००	१००	
क	<b>पूँजीगत खर्च कार्यक्रमको जम्मा:</b>			१००	४८३६ ६		१।०	४७७५ ०	९९	१००	
आ	<b>चालु खर्च कार्यक्रमको जम्मा:</b>										
ख	<b>चालु खर्च कार्यक्रमको जम्मा:</b>										
	<b>कुल जम्मा खर्च</b>			१००	४८३६ ६		१.००	४७७५ ०			
							वार्षिक प्रगति	९८.७३			
							वार्षिक भौतिक प्रगति	१००.०			

१३.३ यस कार्यालयको आ.व. २०७६/०७७ सम्मको बेरुजु स्थिति :

कुल बेरुजु, रु.००० ०	२०७६/०७७ सम्मको फछर्यौट, रु.००० ०	बाँकी बेरुजु रु.००० ०	प्रगति
१०,१६,९०७.३५	५९२८७८।००	४२४,०२९।३५	५८
१०,१६,९०७.३५	५९२८७८।००	४२४,०२९।३५	५८

१३.४ भैतिक प्रगति विवरण :

आ.व. २०७६/०७७ यस कार्यालयबाट सम्पन्न भएका मुख्य मुख्य क्रियाकलाप तथा भौतिक प्रगति यस प्रकार रहेको छ ।

- ३१३६।४१ मि. RCC Lining Work सम्पन्न भएको ।
- २४०० मि. सर्भिस रोड Strengthening Works सम्पन्न भएको
- २ वटा VRB निर्माण सम्पन्न भएको ।
- ४ वटा Hume pipe Culvert निर्माण सम्पन्न भएको ।
- ३ वटा Cross Drainage संरचना निर्माण सम्पन्न भएको ।

- २५ वटा गेट मर्मत सम्पन्न भएको ।
- २ वटा नया गेट जटान सम्पन्न भएको ।
- १४५ मि. नहर बचावट कार्य (ग्याबियन प्रोटेक्सन) सम्पन्न भएको ।
- मुल नहर मर्मत कार्य समयमै सम्पन्न गरी नहरमा पानी संचालन गरेको सम्पन्न भएको ।
- नयाँ प्रशाखा नहर निर्माण तथा विस्तार कार्य सम्पन्न भएको ।
- शाखा नहर निर्माण तथा मर्मत कार्य सम्पन्न भएको ।
- नहरमा नियमित रुपमा पानी संचालन गरी सिंचित क्षेत्रमा सिंचाई सुबिधा पुर्याउने काम सम्पन्न भएको ।
- संस्थागत विकाशका कार्यहरु सम्पन्न भएको ।
- सिंचाई व्यवस्थापन समबन्धी कार्यहरु सम्पन्न भएको ।
- पानी मापन तथा क्यालिब्रेसन कार्य सम्पन्न भएको ।
- उत्पादन मापन (क्रप कट सर्भे) सम्पन्न भएको ।
- साउनको पहिलो हप्तामानै १००% धान रोपाई भैसकेको सम्पन्न भएको ।
- (IMT) पछि बाली सघनतामा वृद्धि भइ १५०% वाट १८०% पुगेको छ ।


### १३.५ सिप बिकास तथा जनचेतना तालिम/बिबिध कार्यक्रमहरु :

यस कार्यालय बाट आ.व. २०७६/०७७ मा संचालन भएका विभिन्न सिप बिकास क्रियाकलाप, तालिम तथा अन्य कार्यक्रमहरु यस प्रकार रहेको छ :

सि.न.	क्रियाकलाप	मिति	जम्मा क्रियाकलाप संख्या	जम्मा सहभागी संख्या
१.	कार्यशाला गोष्ठी	२०७६/५/११ देखि १२ र २०७६/५/१८ देखि २०	२	
२.	सिंचाई सेवा शुल्क संकलन तथा व्यवस्थापन तालिम	२०७६/८/२९ देखि २०७६/९/१ तथा २०७६/१०/१९ देखि २०७६/१०/२२	७	१७५
३.	कृषि उत्पादन तथा व्यवस्थापन तालिम	२०७६/९/२ देखि २०७६/९/३ तथा २०७६/११/०६ देखि २०७७/२/०४	१०	२५०
४.	पानी (जल) व्यवस्थापन तालिम	२०७७/३/३ देखि २०७७/३/१५	१३	२५६

### १३.६ बर्खे बालीको बाली कटानी सर्वेक्षण (धान ):-


कन्काई सिंचाई प्रणालीको प्रभाव क्षेत्रभित्रको उत्पादनको अवलोकन गर्न यस कार्यालयबाट २०७६ कार्तिक महिना देखि २०७६ मंसिर सम्म धान बाली कटानी सर्वेक्षण गरियो । धानको लागी कुल ७० वटा किसानको खेतको उत्पादनको नमुना संकलन गरियो भने मकैको लागी २५ वटा नमुना संकलन गरियो । यस सर्वेक्षणको प्रभावक्षेत्रको आधारमा निम्न बमोजिमको नतिजा आयो :-



चार्ट १: बर्खे धान बाली उत्पादन

### १३.७ चैते धान बालीको बाली कटानी सर्वेक्षण :-


कन्काई सिंचाई प्रणालीको प्रभाव क्षेत्रभित्रको उत्पादनको अवलोकन गर्न यस कार्यालयबाट २०७७ असार महिनामा धान बाली कटानी सर्वेक्षण गरियो । धानको लागी कुल २५ वटा किसानको खेतको उत्पादनको नमुना संकलन गरियो । यस सर्वेक्षणको प्रभावक्षेत्रको आधारमा निम्न बमोजिमको नतिजा आयो :-



चार्ट २: चैते धान बाली उत्पादन

### १३.८ सिंचाइ सेवा शुल्क संकलन :

यस कन्काई सिंचाइ प्रणाली अन्तरगत ज.उ.स. द्वारा यस प्रणालीमा आवद्ध सदस्य कृषकहरुबाट सिंचाइ सेवा शुल्क बापत प्रति विगहा रु. ३०० का दरले प्रत्येक बालीको शुल्क संकलन गर्ने गरिन्छ । यस आ.व. २०७६/०७७ मा ज.उ.स. द्वारा संकलन गरीएको सिंचाइ सेवा शुल्क निम्न बमोजिम रहेको छ :



चाई ३: सिंचाइ सेवा शुल्क संकलन

### १४. कार्यक्रम कार्यान्वयनका कममा देखिएका समस्याहरु :

सि. नं.	समस्याहरु	समस्या समाधानमा गरीएका प्रयासहरु
१	नहरको हेडवर्कस जिर्ण भएको	डि पि आर तयार भइ स्वीकृतीको लागी पठाउने तयारीमा रहेको
२	नहरको आफ्नो सर्भिस रोडहरुमा प्रदेश तथा स्थानीय निकायले समन्वय नै नगरी डि.पि.आर. तयार गरी नहरलाई क्षती हुने किसिमले निर्माण कार्य संचालनमा रहेको ।	नहरहरुलाई वचाउन स्थानीय तथा प्रदेश कार्यालयहरुलाई पत्राचार गरिएको ।
३	स्थानिय । प्रदेश तहका विकास कार्यले गर्दा नहरमा क्षति भएको	विकास निर्माणको कार्य गर्दा यस कार्यालयको स्वीकृती तथा समन्वयको लागी बारम्बार पत्राचार गरिएको ।
४	Rain Water Drainage को समस्या	संरचनाहरु निर्माणको लागी अध्ययन गरिएको ।
५	शाखा न. १६ देखि २१ सम्म थप केही प्रशाखाहरु निर्माण गर्नु पर्ने	विस्तृत अध्ययन प्रतिवेदन (डि. पि. आर.) तयार गरिएको ।

६	जग्गाको लगत कट्टा गर्नु पर्ने	अमिनको सहयोग लिई काम भईरहेको ।
७	नरहको स्वामीत्वमा रहेको जग्गाको अतिक्रमन	सुचना टास तथा प्रशासन लाई जानकारी ।
८	कार्यालय तथा फिल्ड कार्यालय भवनहरु जिर्ण अवस्थामा रहेको ।	ल.ई. तयार पारी बजेट मागको लागी तयार गरिएको ।
९	नहर संरचनाको प्रयाप्त मर्मत संभार तथा संचालन	प्रयाप्त बजेटको लागी पहल भईरहेको ।

## १५. निष्कर्ष

देशका ६५.६ प्रतिशत जनताको जिविकोपार्जन एवं जीवनोस्तर कृषि व्यवसायमा आधारित रहेको र राष्ट्रको आर्थिक विकास भन्नु नै कृषि व्यवसायको विकास हो, भन्ने कुरामा दुई मत छैन । त्यसैले कृषि उत्पादनमा प्रमुख एवं प्रत्यक्ष भूमिका रहेको सिंचाइ सेवाको विस्तार एवं विकास तथा व्यवस्थापन कृषकहरुकै सहभागितामा संचालन गरी कृषि उत्पादनमा प्रभावकारी एवं एकिकृत रुपमा समष्टिगत विकास गर्न हामी सबैको सक्रियता, लगनशीलता एवं प्रतिवद्धताको आवश्यकता छ । वर्षेभरी सिंचाइ सेवा प्रदान गर्न सकिने कन्क्राई सिंचाइ प्रणालीमा सघन खेती प्रणाली अपनाउने खालका कार्यक्रम लागू गर्न सके खाद्य सुरक्षामा थप टेवा पुर्‍याउन सकिन्छ ।

## आ.ब. २०७६/०७७ मा संचालित क्रियाकलापहरूको फोटोहरु



Before Work



After Work

फोटो : रिच ५मा गरिएको २०१मि. मुल नहर लाईनिंग कार्य



Before Work



After Work

फोटो : रिच ५को ढ्यांग्रीमा गरिएको १०० मि. मुल नहर लाईनिंग कार्य



Before Work



After Work

फोटो : रिच ४ को कमल बनियानी साईफन बचाव कार्य



फोटो : रिच ५ को मुल नहर डिसिल्टींग कार्य



फोटो : शाखा नं.१० को प्रशाखा नं.१० मा गरिएको ३००मि. लाईनिंग कार्य



फोटो : शाखा नं.८ र शाखा नं. १० मा निर्माण गरिएको **Box culvert and CD** संरचना



फोटो : शाखा नं.१ को JICA-TCP/PIAT कार्यक्रमको पाईलट साईटमा निर्माण गरिएको पानी बाडफाड गर्ने संरचनाहरु



फोटो : गेट मर्मत कार्य



फोटो : सर्भिस रोड मर्मत तथा ग्राभलिंग कार्य



फोटो : क्षमता अभिवृद्धि तालिम तथा गोष्ठीहरु



फोटो : नहरमा पानी संचालन कार्य



फोटो : कन्काई कमाण्ड क्षेत्रमा लगाईएका केहि बालिहरु